

वार्षिक समिक्षा गोष्ठी आ.व. २०७१/०७२ प्रतिबेदन सारम्स उल्लेखनिय र अनुकरणिय कार्यहरु

जिबिस

- विद्युत रोयल्टीबाट प्राप्त रकमबाट २० वटा खानेपानी आयोजना सञ्चालन गरिएको ।
- विस्तृत सम्भाव्यता अध्ययन पश्चात भारी उपकरण प्रयोग गरि सडक निर्माण कार्य गरिएकाले निर्माणाधिन सडकको गुणस्तर कायम गर्नमा सहयोग पुगेको ।
- Digital Notice Board बाट सुचना प्रवाह गर्ने कार्य थालनी गरिएको ।
- गाउँ विकास समितिको क्षमता अभिवृद्धि गाविस सचिवहरुको वृत्ति विकासका लागि पाल्पामै सेवाकालिन तालिम सम्पन्न गरिएको ।
- ४६ वटा गा.वि.स। लाई लेखा व्यवस्थापन तालिम पर्दान गरि गा.वि.स।मा विद्युतिय लेखा प्रणाली सुरुवात गरिएको ।
- आन्तरिक आयलाई व्यवस्थित गर्न कार्यालयमा e-billing system को थालनी गरिएको ।

आइपरेका समस्या तथा चुनौतिहरु

जिबिस

- व्यवस्थित कार्यालय भवन नहुदा सेवा प्रवाहमा कठिनाई ।
- समयमा उपभोक्ताहरु योजना सम्झौता गर्न नआउदा योजना सम्पन्न गर्न कठिनाई ।
- प्राविधिक जनशक्तिको कमि तथा कार्यक्रम/आयोजनाको संख्या अधिक हुनाले कार्य सम्पन्न गर्न कठिनाई।
- चुरे क्षेत्रका खोलामा लागाइएका ठेक्काहरु संचालन हुन नसक्दा आन्तरिक आय वृद्धि हुन नसकेको ।

सरोकारवालाहरु वीचभएको छलफल तथा अन्तक्रियाबाट गरिएका प्रतिवद्धताहरु ः

१. जिल्लामाकार्यरत सरकारी एवं विषयगत कार्यालयहरुका कतिपय मिल्दो प्रकृतिका कार्यक्रम तथा आयोजनाहरु कार्यान्वयन गर्दा समन्वय गरेर मात्र संचालन गर्ने ।
२. जिल्लामा संचालन गरिने कतिपय कार्यक्रमका वारेमा कार्यान्वयन पर्ूव संचार क्षेत्र एवं सरोकारवाला निकायहरुलाई जानकारी नभएको सवाल उठेकोमा चालु आ.व.देखि जानकारी गराइ कार्यान्वयन गर्ने ।
३. सरकारी कार्यालयहरुबाट जिल्लामा कार्यक्रम संचालन गर्दा केन्द्रबाट स्विकृत कार्यक्रम तथा बजेटमा मात्र केन्द्रित नभई जिल्लाको स्थानीय परिवेश,आवश्यकता, दर्ीघकालीन सोच तथा आवधिक योजना र विगतका सिकाईहरुलाई ध्यान दिई रणनीतिक रुपमा कार्यक्रम संचालन गर्ने ।
४. जिल्लामा संचालन गरिने सीपविकास र सचेतना अभिवृद्धि तथा सशक्तिकरणका कार्यक्रमले लगानीका

तुलनामा प्रतिफल हासिल कम भएको देखिएकोले आउने दिनहरूमा प्रत्यक्ष रूपमा रोजगारी वृद्धि गर्ने खालका सिपमूलक तालिमहरूलाई महत्वका साथ संचालन गर्नु पर्ने ।

५. जिल्लाका विभिन्न गाउँविकास समितिहरू मासंचालनमा रहेका चुनढुङ्गा खानी र कोइलाखानीहरूले नेपाल सरकारलाई बुझाउने रोयल्टी रकमको ५० प्रतिशत रकमपाउने भन्ने स्थानीय स्वायत्तशासन ऐन र नियमावलीमा भएको व्यवस्था अनुसार रोयल्टी रकमका लागि सम्बन्धित निकायमा पहल गर्ने ।